



पत्र संख्या : ०७६/७७/३३६  
Ref No. :

# नेपाल स्टक एक्सचेंज लिमिटेड

(नेपाल सरकारको स्वामित्व भएको)

## Nepal Stock Exchange Limited

(An Undertaking of Government. of Nepal)



### सूचना

धितोपत्र सूचीकरण विनियमावली, २०७५ विनियम १६ (१) (क) बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको कारण तपशिलमा उल्लेख भएका सूचीकृत कम्पनीहरूको कारोबार मिति २०७६/०७/०३ गते देखि स्थगित गरिएको व्यहोरा सबैको लागि जानकारी गराइन्छ ।

नवेराज थापा

अधिकृत

सूचीकरण शाखा

मिति : २०७६/०७/०१

SN	Microfinance	CODE
1	NMB MiCompanyfinance Limited	NMBMF
2	Civil Laghubittya Bittya Santha Limited	CLBSL
3	Janauthan Samudayik Laghubittya B.B.Limited	JSLBB
4	Kalika Laghubittya Bittya Santha Limited	KMCDB
5	Mahuli Samudaiky Laghubittya Bittya Shanstha Limited	MSLB
6	Naya Nepal Laghubitta Bikas Bank Limited	NNLB
7	Nerude Laghubitta Bikas Bank Limited	NLBBL
8	Globe Ime Laghubittya B.S.Limited (Relabile )	GILB
9	Summit Laghubitta Bittiya Santha Limited	SMFDB
10	Womi microfinance Bittya shansha Limited	WOMI
11	Mero Microfinance Bittya Santha Limited	MERO
12	RSDC Laghubittya Santha Limited	RSDC
13	Aarmbha Microfinance Bittya Santha Limited	AMFI
14	Nadep Laghubitta Bittiya Santha Limited	NADEP
15	Samudayik Laghubitta Bittiya Sanstha Limited	SLBSL
16	Asha Laghubitta Bittiya Sanstha Limited	ALBSL
17	Nepal Agro lagubittya sanstha	NAGRO
18	gurans lagubitta sanstha	GLBSL
19	INFINITY LAGUBITTya SANSTHA	
	<b>Trading</b>	
1	Nepal Welfare Company Limited	NWC
2	Bishal Bazar Company Limited	BBC
3	Nepal Trading Limited	NTL
	<b>Hotel</b>	
1	Soaltee Hotel Limited	SHL
2	Yak and Yeti Hotel Limited(Ord.)	YHL
	<b>Othes</b>	
1	Nepal Doorsanchar Company Limited	NTC
2	Nepal Film Development.Company Limited	NFD
	<b>Manufacture</b>	
1	Arun Vanaspati Udhog Limited	AVU
2	Birat Shoe Limited(Ord.)	BSL
3	Butwal Spinning Mills	BSM
4	Fluer Himalayan Limited	FHL
5	Gorakhkali Rubber Udhog Limited	GRU
6	Harisiddhi Brick and Tile Fac.Limited	HBT
7	Jyoti Spinning Mills Limited (ord.)	JSM
8	Nepal Bitumin and Barrel Udyog Limited	NBBU
9	Raghupati Jute Mills Limited	RJM
10	Shree Bhrikuti Pulp& Paper Limited	SBPP
11	Uniliver Nepal Limited	UNL
	<b>Development Banks</b>	
1	Bhargav Bikash Bank Limited	BHBL
2	Corporate Development Bank Limited	CORBL
3	Excel Development Bank Limited	EDBL



*Handwritten signature*



4	Gandaki Bikash Limited	GDBL
5	Kamana Sewa Bikas Bank Limited	KSBBL
6	Kanchan Development Bank Limited	KADBL
7	Kankai Bikas Bank Limited	KNBL
8	Karnali Bikas Bank Limited	KRBL
9	Muktinath Bikas Bank Limited	MNBBL
10	Narayani Development Bank	NABBC
11	Nepal Community Development Bank Limited	NCDB
12	Nidc Development Bank Limited	NIDC
13	Om Development Bank Limited	ODBL
14	Sahara Bikash Bank Limited	SHBL
15	Sahayogi Bikas Bank	SBBLJ
16	Sindhu Bikash Bank Limited	SINDU
17	Western Development Bank Limited	WDBL
18	Green Development Bank Limited	GRDBL
<b>Insurance</b>		
1	Life Insurance Company Nepal	LICN
2	Prabhu Insurance Company Limited	PRIN
<b>Finance</b>		
1	Capital Merchant Bank & Finance company Limited	CMB
2	Central Finance Company Limited	CFCL
3	Crystal Finance Limited	CFL
4	Himalayan Finance Limited	HFL
5	Janaki Finance Limited	JFL
6	Multipurpose Finance Company Limited	MPFL
7	Nepal Finance Limited	NFS
8	Nepal Share Markets Limited	NSM
9	Samjhana Finance Company Limited	SFC
10	United Finance Limited	UFL
11	World Merchant Bank & Finance Limited	WMBF
<b>Hydropower</b>		
1	Api Power Company Limited	API
2	Barun Hydropower Company Limited	BARUN
3	Chilime Hydro power Company	CHCL
4	Nepal hydropower Developer Limited	NHDL
5	United Modi Hydropower Limited	UMHL
6	Himalayan Power Partner Limited	HPPL
7	Panchakanya Mai Hydropower Limited	PMHPL
8	Kalika Power Company Limited	KPCL
9	Joshi Hydropower Development Company Limited	JOSHI
10	Ghamlemdi Hydropower Limited	GHPL
11	Univercial Power Company Limited	UPCL
12	mountain hydro nepal limited	MNHL
13	himalaya urja bikas company ltd=	HURJA

